



०७९-५५००६८
९८५७०४९२३९

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय

मुकाम: बुटवल, नेपाल

पत्र संख्या:

च.नं. १२

मिति:-२०७९।०४।०३

विषय: कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा ।

श्री कृषि विकास निर्देशनालय

मुकाम: बुटवल ।

श्री पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

मुकाम: बुटवल ।

श्री तालिम केन्द्र/श्री कृषि ज्ञान केन्द्र/श्री भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र/श्री प्रयोगशाला/श्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय/श्री फार्म (सबै) ।

प्रस्तुत विषयमा प्रदेश तहमा समायोजन भएका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा मिति २०७६।०४।३० को संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संलग्न परिपत्र बमोजिम नै गर्नु गराउनु भनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मुकाम:बुटवलको च.नं. २ मिति २०७९।०४।०९ को पत्रबाट लेखि आएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन आदेशानुसार अनुरोध छ ।

केशव अर्याल
उप-सचिव



प्रदेश सरकार
लुम्बिनी प्रदेश

☎ : ०७९-५५०६३०
☎ : ०७९-५४००९४
☎ : ०७९-५५०६९०

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

मुकाम: बुटवल, नेपाल
(बैठक तथा महाशाखा)

पत्र संख्या:-०७९/८०

च.न:- ०९



मिति: २०७९/०४/०९

श्री प्रदेश सभा सचिवालय,
श्री मन्त्रालय (सबै)
श्री प्रदेश लोक सेवा आयोग,
श्री मुख्य न्यायाधिवक्ताको कार्यालय,
श्री प्रदेश योजना आयोग,
श्री प्रदेश पूर्वाधार विकास प्राधिकरण,
श्री प्रदेश पूर्वाधार विकास प्राधिकरण,
श्री सूचना तथा सञ्चार प्रविधि
श्री प्रदेश प्रशिक्षण प्रतिष्ठान,
श्री स्थानीय तह (सबै)
लुम्बिनी प्रदेश।

प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय
मुकाम: बुटवल, नेपाल
दर्ता नं.: ५४
मिति : ०६०४/०३

डा. प्रशासन
प्रमुख
०६/०४/१९

विषय: कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा।

प्रस्तुत विषयमा तहाँ निकाय अन्तर्गत कार्यरत कर्मचारीहरूको आ.व. २०७८/७९ को कार्य सम्पादन मूल्याङ्कन गर्दा देहाय बमोजिम गर्नु गराउनु हुन यस कार्यालयको मिति २०७९/०४/०९ गतेको निर्णयानुसार अनुरोध छ।

- १) यसै पत्रसाथ संलग्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. २४९६ मिति २०७९/०३/२९ को परिपत्र बमोजिम कार्य सम्पादन मूल्याङ्कन गर्ने/गराउने।
- २) नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/०४/१६ गतेको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मितिमा गरेका परिपत्रानुसार प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम पुनरावलोकन समितवाट मूल्याङ्कन भए पश्चात सोको १/१ प्रति लोक सेवा आयोग कार्यालय अनामनगर काठमाण्डौं, बहुवा समितिको सचिवालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,

प्रदेश सरकारको सोच "समृद्ध प्रदेश: खुसी जनता"

Email: info.ocmcm@lumbini.gov.np, Facebook Page: www.facebook.com/OCMCM.P5,
Twitter: [@OCMCM.P5](https://twitter.com/OCMCM.P5), Website: ocmcm.lumbini.gov.np



प्रदेश सरकार
लुम्बिनी प्रदेश

☎ : ०७९-५५०६३०
☎ : ०७९-५५००९४
☎ : ०७९-५५०६९०

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

मुकाम: बुटवल, नेपाल
(बैठक तथा प्रशासन महाशाखा)

पत्र संख्या:-०७९/८०

च.न:- ०१


मुकाम बुटवल, नेपाल

(बैठक तथा प्रशासन महाशाखा)

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को
मुकाम बुटवल, नेपाल

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोक सेवा आयोग कार्यालय (समायोजन भएका कर्मचारीको हकमा मात्र।) र कार्यरत निकायमा समेत पुग्ने गरी जम्मा ५ प्रति भने व्यवस्था गर्ने।

- नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६/०४/१६ मा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा भएको निर्णय बमोजिम प्रदेश सरकारको प्रमुख सचिवले सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको अध्यक्ष वा सदस्य तोक्नु पर्ने भएमा सोको लागि समयमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाई कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको व्यवस्था मिलाउने।
- निर्धारित समयभित्र यस कार्यालयमा सुपरिवेक्षण, पुनरावलोकन र समिति मूल्याङ्कनको लागि पेश हुन नआएका कार्य सम्पादन मूल्याङ्कन फाराम उपर कुनै कारवाही नगरिने। प्रचलित कानून बमोजिम निर्धारित समय पश्चात मूल्याङ्कन गर्नुपर्ने भएमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सहमति पत्रसाथ यस कार्यालयमा मूल्याङ्कनको लागि पेश गर्ने।


०७९/८०/१९
(अष्टराज गौतम)
अधिकृत सातौं

प्रदेश सरकारको सोच "समृद्ध प्रदेश: खुसी जनता"

Email: info.ocmcm@lumbini.gov.np, Facebook Page: www.facebook.com/OCMCM.P5,

Twitter: @OCMCM.P5, Website: ocmcm.lumbini.gov.np



नेपाल सरकार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरवार, काठमाडौं ।
(आन्तर्गत विधेयसंशोधन शाखा)
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सिंहदरवार, काठमाडौं

पत्र संख्या:-२०७८/७९

च.नं. २४९६

मिति २०७९/०३/२९

श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबै ।
श्री प्रदेशका मन्त्रालय/आयोग/सचिवालय/निर्देशनालय/कार्यालय सबै
श्री स्थानीय तह सबै ।

विषय : कार्यसम्पादन मूल्यांकन सम्बन्धमा ।

प्रस्तुत विषयमा २०७६/०४/१६ को नेपाल सरकार(मन्त्रिपरिषद्को) को बैठकको निर्णयानुसार यस मन्त्रालयको च.नं. २०० मिति २०७६/०४/३० को अनुसूचि १ देखि ४ र च.नं. २१५ मिति २०७६/०५/०४ बुदाँ नं. १ र २ को कार्यसम्पादन मूल्यांकन गर्ने सम्बन्धमा भएको परिपत्र अनुसार नै आ.व. २०७८/७९ को कार्यसम्पादन मूल्यांकन गर्नु गराउनुहुन नेपाल सरकार (सचिवस्तर) को मिति २०७९/०३/२९ को निर्णयानुसार अनुरोध छ ।

तुलसी भट्टराई

शाखा अधिकृत

बोधार्थ:-

श्री सूचना तथा प्रविधि शाखा : वेबसाइटमा अपलोड गर्नुहुन ।

इमेल: internal.mgmt@mofaga.gov.np

“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन”



पत्र संख्या :- ०३६/०७७
चलानी . नं: 200

नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरवार, काठमाडौं
(आन्तरिक व्यवस्थापन शाखा)


नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सिंहदरवार, काठमाडौं

मिति:- २०७६/०४/३०

श्री प्रदेशका मन्त्रालय/आयोग/सचिवालय/निदेशनालय/कार्यालय सबै
श्री स्थानीय तह सबै ।

विषय:- समायोजन भएका कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन सम्बन्धमा ।

प्रस्तुत विषयमा स्थानीय तथा प्रदेश सरकारमा समायोजन भएका कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन गर्ने सम्बन्धमा मिति २०७६/०४/१६ को नेपाल सरकार (मन्त्रिपरिषद्) को बैठकको निर्णयानुसार देहाय (अनुसूची -१ देखि अनुसूची -४) बमोजिम कार्यान्वयन हुन अनुरोध छ ।


(जगत प्रसाद भुसाल)
शाखा अधिकृत

बोधार्थ:

श्री सूचना तथा प्रविधि शाखा: Website मा Upload गरिदिनु हुन ।



कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुनिष्ठ एवम् यथार्थपरक बनाई तोकिएको लक्ष्य हाई गर्न सेवा, शर्तसंग सम्बन्धित कानूनी व्यवस्थाका अतिरिक्त देहायमा उल्लेखित बुदाहरू बमोजिम व सम्पादन मूल्याङ्कन गर्ने/गराउने व्यवस्था मिलाउने ।

- १.१ कार्य सम्पादन सम्झौता गरेका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सो सम्झौतामा उल्लेखित ल र त्यसमा हासिल भएको प्रगति, कार्यालयको समग्र कार्य सम्पादनको स्तर तथा कार्य विवरणल आधार लिई कार्य सम्पादन मूल्याङ्कन गर्ने।
- १.२ कार्य सम्पादन सम्झौता नगरिएको तर वार्षिक लक्ष्य तोकिएको हकमा उक्त निकायमा कार्य कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा निजको कार्य विवरण, आ.व २०७५/७६ को लागि निर्धारि लक्ष्य र त्यसको प्रगति समेत कार्य सम्पादन मूल्याङ्कन गर्ने।
- १.३ कार्य सम्पादन मूल्याङ्कन गर्दा संगठनको समग्र कार्य सम्पादनको अवस्था सेवा प्रवाहमा गरिएको सुधा कुनै नवप्रवर्तनीय काम भएको भए सो को प्रगति, पूँजीगत खर्च लगायत स्वीकृत वार्षिक कार्यक कार्यान्वयनको अवस्था, भौतिक उपलब्धि, बेरुजु फछ्यौट र वित्तीय अनुशासन तथा गत वर्षको तुलना हासिल भएको प्रगतिलाई समेत आधार लिने ।
- १.४ कार्य सम्पादन मूल्याङ्कन गर्दा उल्लेखित विषयलाई आधार लिएर नलिएको सम्बन्धमा सुपरिवेक्षकव मूल्याङ्कनलाई पुनरावलोकनकर्ता तथा पुनरावलोकनकर्ताको मूल्याङ्कनलाई पुनरावलोकन समिति व सम्बन्धित माथिल्लो अधिकारीले अनुगमन गर्ने।
- १.५ कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा निजामती सेवा नियमावली २०५० को नियम ७८ ग क उपनियम (३)को व्यवस्था बमोजिम गर्ने।
- १.६ निजामती सेवा नियमावली २०५० को नियम ७८ को उपनियम (४) अनुसारको पुनरावलोकन समितिबाट राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको कार्य सम्पादन मूल्याङ्कन गर्दा उपर्युक्त विषयवस्तुलाई आधार लिने।

यादवप्रसाद कोइराला
सचिव



- नेपाल स्वास्थ्य सेवा, नेपाल व्यवस्थापिका संसद सेवा र अन्य सरकारी सेवाबाट समायोजन भएक कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा थप देहाय बमोजिम गर्ने
- २.१ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजि गठन भएका सरकारी सेवाका कर्मचारीहरु प्रदेश तथा स्थानीय सरकारमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीहरुका कार्यसम्पादन मूल्याङ्कन फारामको ढाँचा र मूल्याङ्कन विधी साविक कै सेवा, शर्त र सुविधा सम्बन्धी कानूनी व्यवस्था बमोजिम हुनेछ । तर सुपरिवेक्षक पुनरावलोकनकर्ता र पुनरावलोकन समिति यसै बमोजिम हुनेछ ।
- २.२ स्थानीय स्वायत्त शासन ऐन, विकास समिति ऐन, विशेष ऐन लगायत अन्य ऐन बमोजिम नियुक्त भएक कर्मचारीहरुका कार्य सम्पादन मूल्याङ्कन फारामको ढाँचा र मूल्याङ्कन विधी समेत साविक कै सेवा, शर्त र सुविधा सम्बन्धी कानूनी व्यवस्था बमोजिम हुनेछ । तर सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समिति यसै बमोजिम हुनेछ ।

यादवप्रसाद कोइराला
सचिव



प्रदेश तहमा समायोजन भएका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन देहाय बमोजिम गर्ने

प्रदेश तहमा समायोजन भएका सबै सेवा समूहका कर्मचारीहरूले प्रत्येक वर्ष धावण ७ गते भित्र ४ (चा प्रति कार्य सम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित मन्त्रालय, प्रदेश सभा सचिवालय, निर्देशनालय कार्यालयमा दर्ता गरी सुपरिवेक्षक समक्ष पेश गर्ने।

- ३.१ प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालय र प्रदेश अन्तर्गतका निर्देशनालय लगायतका कार्यालयहरूमा कार्यरत सहायकस्तर पाँचौं तहसम्मका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि सम्बन्धित सचिव/निर्देशक/कार्यालय प्रमुखले तोकेको कम्तिमा अधिकृतस्तर सातौं तहको कर्मचारी-
सुपरिवेक्षक
सम्बन्धित सचिव/निर्देशक/कार्यालय प्रमुखले तोकेको कम्तिमा अधिकृतस्तर आठौं तहको कर्मचारी-
पुनरावलोकन कर्ता

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

सम्बन्धित सचिवले तोकेको अधिकृतस्तर नवौं तहको कर्मचारी वा सम्बन्धित निर्देशनालय/कार्यालय प्रमुख-
अध्यक्ष

सम्बन्धित पुनरावलोकनकर्ता-
सदस्य

सम्बन्धित सुपरिवेक्षक-
सदस्य

- ३.२ प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालय र प्रदेश अन्तर्गतका निर्देशनालय लगायतका कार्यालयहरूमा कार्यरत अधिकृतस्तर आठौं तहसम्मका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि सम्बन्धित सचिव/निर्देशकले तोकेको कम्तिमा अधिकृतस्तर नवौं तहको कर्मचारी वा कार्यालय प्रमुख-
सुपरिवेक्षक

सम्बन्धित सचिवले तोकेको कम्तिमा अधिकृतस्तर दशौं तहको कर्मचारी वा सम्बन्धित निर्देशनालयको निर्देशक वा कार्यालय प्रमुख-
पुनरावलोकनकर्ता

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

सम्बन्धित प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्रांकित प्रथम श्रेणी/ एघारौं तहको प्रदेश सचिव-
अध्यक्ष

सम्बन्धित पुनरावलोकनकर्ता-
सदस्य

सम्बन्धित सुपरिवेक्षक-
सदस्य

सम्बन्धित मन्त्रालय/सचिवालयको सचिव नभएको अवस्थामा प्रमुख सचिवले तोकेको प्रदेश स्तरीय अन्य मन्त्रालयको सचिवलाई पुनरावलोकन समितिको अध्यक्ष तोक्नेछ । यसरी तोकिएको सचिवले सम्बन्धित सचिवले तोक्नु पर्ने सुपरिवेक्षक एवम् पुनरावलोकनकर्ता समेत तोक्नेछ ।

डा. कोइराला
सचिव



३.३ प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालय र प्रदेश अन्तर्गतका निर्देशनालय लगायत कार्यालयहरूमा कार्यरत अधिकृतस्तर नवौं/दशौं तहका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि सम्बन्धित मन्त्रालय/सचिवालयको राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौं तहको सचिव-

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले तोकिएको सुपरिवेक्षक श्रेणी/अधिकृतस्तर एघारौं तहको सचिव- राजपत्राङ्कित प्र पुनरावलोकनका

देहाय बमोजिम पुनरावलोकन समिति गठन गर्ने अध्यक्ष

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव- अध्यक्ष

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले तोकिएको राजपत्राङ्कित प्र श्रेणी/अधिकृतस्तर एघारौं तहको सचिव- सदस्य

सम्बन्धित प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौं तहको प्रदेश सचिव- सदस्य

सम्बन्धित प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौं तहको प्रदेश सचिव नभएको अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले सुपरिवेक्षक तथा पुनरावलोकन समितिको सदस्य तोकनु पर्नेछ ।

यसरी पुनरावलोकन समितिबाट मूल्याङ्कन गरिएको कार्य सम्पादन मूल्याङ्कन फारामहरू १/१ प्रति लोको सेवा आयोग, बहुवा समितिको सचिवालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने छ र बाँकी एक प्रति फाराम सम्बन्धि कार्यालयमा राख्नु पर्नेछ ।

पुनस्र- सम्बन्धित प्रदेश प्रमुखको कार्यालय, प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्राङ्कित प्रथम श्रेणी/एघारौं तहका प्रदेश सचिवको कार्य सम्पादन मूल्याङ्कनको सुपरिवेक्षक सम्बन्धित प्रदेशको प्रमुख सचिव हुनेछ । पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको मूल्याङ्कनका लागि नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ ।

दादाबहादुर कोइराला
सचिव



स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन देहाय बमोजिम गर्ने
स्थानीय तहमा समायोजन भएका सबै कर्मचारीहरूले प्रत्येक वर्ष श्रावण ७ गते भित्र ४ (चार) प्रतिव
सम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित स्थानीय तहको कार्यालयमा दर्ता गरी सुपरिवेक्षक समक्ष
गर्ने।

४.१ गाउँ/नगर कार्यपालिकाका सहायक स्तर चौथो तहसम्मका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन
लागि

प्रमुख प्रशासकीय अधिकृतले तोकेको कम्तिमा अधिकृतस्तर छैटौं तहको कर्मचारी- सुपरिवेक्षक
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कम्तिमा अधिकृतस्तर सातौं तहको कर्मचारी-

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ पुनरावलोकनकर्ता

प्रमुख प्रशासकीय अधिकृत-

अध्यक्ष

प्रमुख प्रशासकीय अधिकृतले तोकेको कम्तिमा अधिकृतस्तर सातौं तहको कर्मचारी- सदस्य

सम्बन्धित सुपरिवेक्षक-

सदस्य

प्रमुख प्रशासकीय अधिकृत नभएमा जिल्ला समन्वय अधिकारी (रा.प.द्वितीय श्रेणी) ले सम्भव भए सम्म
सम्बन्धित स्थानीय तह कै सुपरिवेक्षक र पुनरावलोकनकर्ता तोक्नेछ । प्रमुख प्रशासकीय अधिकृत र
जिल्ला समन्वय अधिकारी दुवै नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले सुपरिवेक्षक,
पुनरावलोकनकर्ता र पुनरावलोकन समिति तोक्नेछ ।

४.२ गाउँ कार्यपालिकाका सहायक स्तर पाँचौं र अधिकृतस्तरका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनका
लागि

प्रमुख प्रशासकीय अधिकृत-

सुपरिवेक्षक

जिल्ला समन्वय अधिकारी-

पुनरावलोकनकर्ता

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

सम्बन्धित जिल्लाको जिल्ला समन्वय अधिकारी-

प्रमुख प्रशासकीय अधिकृत-

अध्यक्ष

सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत-

सदस्य

प्रमुख प्रशासकीय अधिकृत नभएमा जिल्ला समन्वय अधिकारी (राजपत्राङ्कित द्वितीय श्रेणी) ले तोकेको
राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतले सुपरिवेक्षक र पुनरावलोकन समितिको सदस्यको रूपमा कार्य
गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारी (राजपत्राङ्कित द्वितीय श्रेणी) दुवै
नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको कम्तिमा अधिकृतस्तर नवौं तहको कर्मचारी
सुपरिवेक्षक र अधिकृतस्तर दशौं तहको कर्मचारी पुनरावलोकनकर्ता हुनेछ । यसरी तोकिएका कर्मचारी
पुनरावलोकन समितिमा अध्यक्ष र सदस्य हुनेछन् ।

४.३ नगर कार्यपालिकाका पाँचौं देखि नवौं तहसम्मका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि

प्रमुख प्रशासकीय अधिकृत-

सुपरिवेक्षक

जिल्ला समन्वय अधिकारी-

पुनरावलोकनकर्ता

नोडराला



पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

सम्बन्धित जिल्लाको जिल्ला समन्वय अधिकारी-

प्रमुख प्रशासकीय अधिकृत-

सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत

अध्यक्ष

सदस्य

सदस्य

प्रमुख प्रशासकीय अधिकृत नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको कम्तिमा अधिकृतस्तर दशौं तहको कर्मचारीले सुपरिवेक्षक र पुनरावलोकन समितिको सदस्यको रूपमा कार्य गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारी (राजपत्राङ्कित द्वितीय श्रेणी) दुवै नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको कम्तिमा अधिकृतस्तर दशौं तहको कर्मचारी सुपरिवेक्षक र राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौं तहको कर्मचारी पुनरावलोकनकर्ता हुनेछ । प्रमुख जिल्ला अधिकारी राजपत्राङ्कित द्वितीय श्रेणीको कर्मचारी तोक्न सक्ने अवस्था विद्यमान नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले अधिकृतस्तर दशौं तहको कर्मचारीलाई तोक्ने छ । तोकिएका कर्मचारी पुनरावलोकन समिति अध्यक्ष र सदस्य हुनेछन् ।

४.४ नगर कार्यपालिकाका दशौं तहका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि

प्रमुख प्रशासकीय अधिकृत-

सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौं तहको अधिकृत -

सुपरिवेक्षक

श्रेणी/अधिकृतस्तर

पुनरावलोकनकर्ता

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

सम्बन्धित प्रदेशको प्रमुख सचिव-

सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौं तह

अध्यक्ष

सदस्य

सदस्य

प्रमुख प्रशासकीय अधिकृत-

प्रमुख प्रशासकीय अधिकृत नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौं तहको अधिकृतलाई सुपरिवेक्षक र पुनरावलोकन समितिको सदस्य तोक्नेछ

४.५ उपमहानगर कार्यपालिका/महानगर कार्यपालिकाका सहायकस्तर पाँचौं तह सम्मका कर्मचारीहरूको व सम्पादन मूल्याङ्कनका लागि

प्रमुख प्रशासकीय अधिकृतले तोकेको कम्तिमा अधिकृतस्तर सातौं तहको कर्मचारी-

प्रमुख प्रशासकीय अधिकृतले तोकेको राजपत्राङ्कित तृतीय श्रेणी / अधिकृतस्तर आठौं तहको कर्मचारी-

सुपरिवेक्षक

पुनरावलोकनकर्ता

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतस्तर नवौं तहको कर्मचारी-

अध्यक्ष

सम्बन्धित पुनरावलोकनकर्ता-

सदस्य

सम्बन्धित सुपरिवेक्षक-

सदस्य

उपमहानगरपालिकामा राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले समेत उल्लेखित व सम्पादन मूल्याङ्कनको कार्य गर्न सक्नेछ ।

कोइराला



- ४.६ उपमहानगर कार्यपालिका/ महानगर कार्यपालिकाका अधिकृतस्तर नवौं तह सम्मका कर्मचारीहरुको सम्पादन मूल्याङ्कनका लागि
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कम्तिमा अधिकृतस्तर दशौं तहको कर्मचारी- सुपरिवेक्षक
प्रमुख प्रशासकीय अधिकृत- पुनरावलोकनका
पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ
प्रमुख प्रशासकीय अधिकृत- अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृतले तोकेको कम्तिमा अधिकृतस्तर दशौं तहको कर्मचारी- सदस्य
सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत- सदस्य
उपमहानगरपालिकामा राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले समेत उल्लेखित क सम्पादन मूल्याङ्कनको कार्य गर्न सक्नेछ ।
- ४.७ उपमहानगरकार्यपालिका/ काठमाण्डौ महानगरपालिका बाहेकका महानगर कार्यपालिकाका दा तहसम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि
प्रमुख प्रशासकीय अधिकृत- सुपरिवेक्षक
सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथमश्रेणी/ अधिकृतस्तर एघारौं तहको अधिकृत- पुनरावलोकनकर्ता
पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ
सम्बन्धित प्रदेशको प्रमुख सचिव- अध्यक्ष
सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी /अधिकृतस्तर एघारौं तहको अधिकृत- सदस्य
प्रमुख प्रशासकीय अधिकृत- सदस्य
प्रमुख प्रशासकीय अधिकृत राजपत्राङ्कित प्रथम श्रेणीको नभएको अवस्थामा एउटै सेवाका प्रमुख प्रशासकीय अधिकृत र दशौं तहका कर्मचारी कार्यरत भएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीले सुपरिवेक्षक र पुनरावलोकनकर्ताको कार्य गर्नेछ ।

बादरप्रसाद दोइराला
सचिव



- ४.८ काठमाण्डौ महानगर कार्यपालिकाका दशौं तहसम्मको कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकिएको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथमश्रेणी/ अधिकृत एघारौं तहको अधिकृत- सुपरिवेक्षक
- प्रमुख प्रशासकीय अधिकृत- पुनरावलोकनका
- पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ
- सम्बन्धित प्रदेशको प्रमुख सचिव- अध्यक्ष
- प्रमुख प्रशासकीय अधिकृत- सदस्य
- प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकिएको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथमश्रेणी/ अधिकृतस एघारौं तहको अधिकृत- सदस्य

यसरी पुनरावलोकन समितिबाट मूल्याङ्कन गरिएका कार्य सम्पादन मूल्याङ्कन फारामहरू १/१ प्रति लो सेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बडुवा शाखा, प्रदेश मुख्य मन्त्री त मन्त्रपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ र बाँकी एक प्रति फाराम सम्बन्धित कार्यालयमा रा पर्नेछ ।

पुनश्च प्रमुख प्रशासकीय अधिकृतहरूको कार्य सम्पादन मूल्याङ्कन फाराम नियमानुसार सुपरिवेक्षण त पुनरावलोकनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने ।

रामप्रसाद कोइराला
सचिव